

श्री जनज्योति माध्यमिक विद्यालय फोसेटार

कमलमाई -४, सिन्धुली

बाल बचत कार्यक्रम कार्यविधि, २०८१

प्रस्तावना :

वि. वि. सु. बा. फोसेटार मिनि
२०८१/०९/२२

परिचय :

यस श्री जनज्योति माध्यमिक विद्यालय फोसेटारमा विद्यार्थीहरूको बचत गर्ने वानीको विकास गर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत सम्पूर्ण इच्छुक विद्यार्थीहरूको लागि विद्यालयका अभिभावकसंगत बाल बचत कार्यक्रम सञ्चालन गरिने छ । जसमा सम्बन्धित विद्यार्थीहरूले मासिक रूपमा तोकिएको रकम जम्मा गर्नुपर्ने छ ।

उद्देश्य :

- क) विद्यार्थीहरूको उच्च अध्ययनका लागि सहयोग पुर्याउने र अभिभावकहरूमा पनि आर्थिक भार घटाउने ।
- ख) बचत गर्ने वानीको विकास गराउनु ।
- ग) विद्यालय छाड्ने दर घटाउने ।

परिच्छेद : एक

१) नाम र प्रारम्भ :

- यस कार्यविधिको नाम श्री जनज्योति बाल बचत कार्यक्रम कार्यविधि, २०८१ रहनेछ ।
- यस कार्यविधि मिति : २०८१ माघ १ गतेदेखि लागु हुनेछ ।

२) परिभाषा : विषय र प्रसङ्गले अर्को अर्थ नलगाइमा :

- क) कार्यविधि : भन्नाले श्री जनज्योति बाल बचत कार्यक्रम कार्यविधि, २०८१ कमलामाई -४, सिन्धुली सम्झनु पर्दछ ।
- ख) विद्यार्थी : भन्नाले श्री जनज्योति माध्यमिक विद्यालय फोसेटारमा अध्ययनरत छात्र छात्रालाइ जनाउने छ ।
- ग) बाल बचत : भन्नाले यस कार्यविधि अन्तर्गत जम्मा भएको रकमलाई जनाउने छ ।
- घ) बैंक तथा सहकारी संस्था : भन्नाले कमलमाई नगरपालिका भित्र रहेका विद्यालयले तोकेको बैंक वा सहकारी संस्था सम्झनु पर्नेछ ।

परिच्छेद : दुई

३) शर्तहरू :

- क) शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूले मासिक रु १००/- (एक सय रुपैया) का दरले जम्मा गर्नुपर्ने छ ।
- ख) प्रत्येक महिनाको २ गते मासिक बचत रकम जम्मा गर्नुपर्ने छ । उक्त दिन विद्यालय विदा भएमा त्यसपछि लगत्तै विद्यालय खुलेको दिन बचत रकम जम्मा गर्नुपर्ने छ ।
- ग) यस वर्ष कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरूले शैक्षिक सत्र २०८२ मा कक्षा ९ मा अध्ययन गराउ र एव गीतले कक्षा १२ सम्म निरन्तरता दिनुपर्ने छ । अन्य कक्षाको हकमा पनि यही नियम लागु हुने छ ।
- घ) बचतकर्ता विद्यार्थीले विद्यालय छाडेपछि बचत काय गन पाइने छैन ।

२१/१०/२०८१

२१/१०/२०८१

२१/१०/२०८१

२१/१०/२०८१

२१/१०/२०८१

२१/१०/२०८१

वृद्धा नं. च र छ अन्तर्गत जम्मा भएको रकम जम्मा वचतकर्ताको भाग गदा जाउ रकमको वितरण गर्ने हुन
रकम उपलब्ध गराइने छ।

वचतकर्ता प्रति विद्यार्थीले प्राप्त गर्ने रकम = जम्मा वचत + वचत रकमको जम्मा व्याज +

वृद्धा नं. च र छ अन्तर्गत जम्मा भएको रकमको १०० प्रतिशत वचत गरेको वर्ष

नियमित वचतकर्ताको सङ्ख्या $\times १२$

घ) वचतकर्ता विद्यार्थीले कक्षा ११ मा विद्यालय छाडेमा वृद्धा नं. स को नियम लागू हुनेछ।

परिच्छेद : तीन

५. शर्त लागू नहुने अवस्था :

क) मासिक रूपमा ६ महिनासम्म वचत नगरेमा बाल वचत कार्यक्रमबाट स्वतः निस्कासन हुने । र यसरी
निस्कासन हुँदा निजले जम्मा गरेको वचत रकम मात्र उपलब्ध गराइने छ।

ख) मासिक वचत नियमित नगरेमा पहिलो महिना वचत रकमको ५ प्रतिशत, दोस्रो महिना नगरेमा १० प्रतिशत,
तेस्रो महिना नगरेमा १५ प्रतिशत, चौथो महिना नगरेमा २० प्रतिशत, पाँचौ महिना नगरेमा २५ प्रतिशत जरिवाना
सहित नियमित वचत गर्न सकिने छ। जरिवाना स्वरूप जम्मा भएको रकम वृद्धा नं. च र छ मा जम्मा हुनेछ।

परिच्छेद : चार

६. बाल वचत सञ्चालन व्यवस्थापन तथा संरक्षण समिति:

बाल वचत कार्यालाई व्यवस्थित बनाउन, वचत कर्ता विद्यार्थीहरूको हक्कसाथ वचत वातावरण सृजना गर्ने,
संस्था, वचत कर्ता विद्यार्थीहरू र विद्यालयमा विच समन्वय गर्ने कार्य गर्ने तर्फालको एक समिति रहनेछ।

क) विद्यालय व्यवस्थापन समितिको सदस्य मध्ये वि. व्य. को बैठकले मनोनित गरेको व्यक्ति : सम्पोजक

ख) शिक्षक अभिभावक संघको सम्पोजक : सदस्य

ग) शिक्षक कर्मचारीको बैठकले तोकेंको शिक्षक/कर्मचारी एक जना महिला सहित दुई जना : सदस्य

घ) वचत कर्ता विद्यार्थीको अभिभावकहरू मध्ये बाल वचत सञ्चालन, व्यवस्थापन तथा संरक्षण समितिको
बैठकले मनोनित गरेका कमिमा एक महिला सहित दुई जना : सदस्य

ड) प्रधानाध्यापक : सदस्य सचिव

परिच्छेद : पाँच

७. बचाऊ तथा संरक्षण :

क) बाल वचत अन्तर्गतको रकम शर्त अनुसार वचतकर्तालाई फिर्ता गर्ने बाहेक अन्य कुनै शर्तमा गर्ने कार्यमा
प्रयोग गरिने छैन।

ख) बाल वचत कोषमा जम्मा भएको रकमबाट ऋण वा सापटी लिन पाइने छैन।

ग) बाल वचत कोषको सुरक्षाको जिम्मेवारी विद्यालयले लिने छ।

घ) आवश्यकता अनुसार यस कार्यविधि संशोधन गर्नु परेमा वचतकर्ता अभिभावकहरूको भेलाबाट गर्ने सकिने छ।

२३/५/२३ दि. ३५३ ११/० अ. ५०. २४ वीं फेब्रु

ड) कुनै मनासिब कारणले विद्यालय छाड्नु परेमा निज विद्यार्थीको नाममा जम्मा भएको बचत तथा व्याज रकम एकमुष्ट रुपमा विद्यालय छाड्ने समयमा निजको अभिभावकको सहचरमा उपलब्ध गराइने छ।

च) बाल बचत प्रोत्साहन आर्थिक वर्ष २०७१/७२ मा विद्यार्थीको तर्फबाट बाल बचत समूहलाई एकमुष्ट रु १२०००/- (एघार हजार रुपैयाँ) रकम बचत कोषमा जम्मा गरिने छ। अन्य वर्षहरूको हकमा विद्यालयले निर्धारण गरेअनुसारको रकम थप गर्दै लाग्ने छ।

छ) बाल बचत कोषमा कुनै पनि व्यक्ति वा संस्थाले रकम जम्मा गर्न चाहेमा सो रकम बाल बचतकर्ताहरूको हुनेछ।

ज) बुदा नं च र छ मा उल्लिखित रकम तोकिएको कानूनी मापदण्ड पूरा गरेका सहकारी संस्थामा जम्मा गरिने छ। सो खाता विद्यालयको प्रधानाध्यापक र लेखा प्रमुखको सयुक्त नाममा रहने छ।

झ) बचतकर्ताको बचत रकम जम्मा गर्न तोकिएको बैंक तथा सहकारी संस्थामा छुट्टा छुट्टै बाल बचत खाता सञ्चालन गरी रकम जम्मा गरिने व्यवस्था मिलाइने छ।

ञ) तोकिएको बैंक तथा सहकारी संस्थाले प्रत्येक महिनाको २ गते विद्यालयमा उपस्थित भई मासिक बचत रकम सङ्कलन गर्नुपर्ने छ। उक्त दिन विद्यालय विदा भएमा त्यसपछि लगत्तै विद्यालय खुलेको दिन बचत रकम सङ्कलन गर्नुपर्ने छ।

ट) बाल बचतको अवधि न्यूनतम ५ वर्ष र अधिकतम १२ वर्ष हुनेछ। तर कक्षा दोहोर्‍याउने र विद्यालय छाड्ने विद्यार्थीहरूको हकमा यो नियम लागू हुने छैन।

ठ) सम्पूर्ण बचतकर्ता विद्यार्थीको संरक्षक विद्यालयका प्रधानाध्यापक रहने छन्।

ड) बाल बचतलाई निरन्तरता दिने वा सम्झौता भङ्ग गर्ने अधिकार विद्यालयसँग निहित रहने छ।

ढ) निर्धारित बचतकर्ता विद्यार्थीले यसै विद्यालयमा सञ्चालित कक्षा १२ सरहका कुनै शैक्षिक कार्यक्रममा अध्ययनरत रहेमा बचत कार्यलाई निरन्तरता दिन सक्ने छ।

ण) बाल बचत कार्य अगाडी बढाउन तोकिएको बैंक वा सहकारी संस्थासँग र विद्यालय बिच दोहोरो सम्झौता गरिनेछ।

४. सुविधाहरू :

क) कक्षा १० र १२ को अध्ययन अवधि पूरा नगरी विद्यालय छाड्नु परेमा नियमानुसार बाल बचतकर्ताको नाममा जम्मा भएको बचत र व्याज रकम एकमुष्ट रुपमा विद्यालयको सिफारिसमा उक्त बैंक तथा सहकारी संस्थाले निज बचतकर्ता विद्यार्थीलाई उपलब्ध गराइने छ।

बचतकर्ता प्रति विद्यार्थीले प्राप्त गर्ने रकम = जम्मा बचत+बचत रकमको जम्मा व्याज

ख) यस कार्यविधिमा रहीं बचत गरिरहेका बचतकर्ताले कक्षा १० सम्मको अध्ययन पूरा गरी विद्यालय छाडेमा नियमानुसार बाल बचतकर्ताको नाममा जम्मा भएको बचत, व्याज रकम र एकमुष्ट उपलब्ध गराइने र बुदा नं च र छ अन्तर्गत जम्मा भएको रकम नियमानुसार ५० रकम प्रतिशत पाउनेछन्।

बचतकर्ता प्रति विद्यार्थीले प्राप्त गर्ने रकम = जम्मा बचत+बचत रकमको जम्मा व्याज+

बुदा नं. च र छ अन्तर्गत जम्मा भएको रकमको ५० प्रतिशत×बचत गरेको वर्ष

नियमित बचतकर्ताको सङ्ख्या×१०

ग) यस कार्यविधिको अधिनमा रही बचत गरिरहेका बचतकर्ताले कक्षा १२ सम्मको अध्ययन पूरा गरी विद्यालय छाडेमा नियमानुसार बाल बचतकर्ताको नाममा जम्मा भएको बचत, व्याज रकम र एकमुष्ट उपलब्ध गराइने र

२३/५/२३ दि. ३५३ ११/० अ. ५०. २४ वीं फेब्रु